

रामेछाप नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
रामेछाप बजार, रामेछाप
मोटरसाईकलहरु खरिद कार्यको सिलबन्दी बोलपत्र आहवान सम्बन्धि सूचना

सूचना नम्बर : २/०७४/०७५

प्रथमपटक प्रकाशित मिति : २०७४/१२/१६

यस कार्यालयको लागि चालू आ.ब. ०७४/०७५ मा आवश्यक भएको ४(चार) थान मोटरसाईकलहरु सिलबन्दी बोलपत्रको माध्यमद्वारा खरिद गर्ने सम्बन्धमा नेपाल सरकारबाट ईजाजत प्राप्त इच्छुक अधिकृत विक्रेता तथा फर्महरुबाट निम्न शर्तहरुको अधिनमा रही रितपूर्वकको छुट्टाछुट्टै सिलबन्दी बोलपत्र आहवान गरिन्छ ।

- १ बोलपत्र फारामको यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५औं दिन सम्म कार्यालय समय भित्र नेपाल सरकारबाट ईजाजत प्राप्त अधिकृत विक्रेता तथा फर्महरुबाट चालू आ.ब. को लागि नवीकरण भएको ईजाजत पत्र, आय कर दर्ता प्रमाणपत्र, स्थायी लेखा प्रमाणपत्र, मू.अ. कर दर्ता प्रमाण पत्र, ०७३/०७४ को कर चुक्ताको प्रमाणित प्रतिलिपि, कालो सूचिमा नपरेको स्वयं घोषणापत्र संलग्न गरि रु.१०१- को टिकट टाँसी निवेदन पेश गरेमा प्रति थान फारामको राजश्व दस्तुर रु.१०००१-(एक हजार) बुझाई यस कार्यालयबाट प्राप्त गर्न सकिने छ ।
- २ बोलपत्र फाराम साथ रु.२८५००१-(अठ्ठाइस हजार पाँच सय मात्र) बराबरको मान्यता प्राप्त वाणिज्य बैंक बाट यस कार्यालयको नाममा जारी भएको कम्तिमा ९० दिन म्याद भएको बैंक ग्यारेन्टी (बिड बंड) पेश गर्नु पर्नेछ।
- ३ बोलपत्र फाराम अधिकार प्राप्त व्यक्तिले दस्ताखत गरि यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६औं दिनको १२.०० बजे भित्र यस कार्यालयको दर्ता शाखामा बुझाउनु पर्ने छ। बोलपत्र खोल्ने कार्य सोहि दिन १४.०० बजे उपस्थित बोलपत्रदाता वा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोल्ने छ। बोलपत्र खोल्ने समयमा बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि तोकिएको समय र मितिमा बोलपत्र खोल्न बाधा पर्ने छैन। बोलपत्र फाराम खरिद गर्ने तथा दाखिला गर्ने र खोल्ने दिन बिदा परेमा सो कार्य भोलि पल्ट सोहि समयमा हुनेछ।
- ४ बोलपत्र बमोजिमका मोटरसाईकलहरु कार्यालयको Technical Specification बमोजिम हुनु पर्ने छ। मोटरसाईकलको Technical Specification सहितको सक्कल क्याटलग बोलपत्र साथ समावेश गरि Servicing, Warranty आदि सम्बन्धमा समेत खुलाउनु पर्ने छ।
- ५ कार्यालयबाट प्राप्त बोलपत्र फाराममा उल्लेखित सवारी साधनको प्रति एकाई दरभाउ अंक र अक्षर दुबैमा स्पष्ट खुलाउनु पर्ने छ। अंक र अक्षरमा फरक दर उल्लेख गरेमा अक्षरमा उल्लेखित दर कायम गरिने छ।
- ६ म्याद नाघी आएको वा रित नपुगेको वा विभिन्न सर्त राखी पेश गरेको बोलपत्र उपर कुनै कारवाही हुने छैन। पर्न आएका बोलपत्रहरु कारण खुलाई वा नखुलाई स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालय संग सुरक्षित रहेको छ। बोलपत्र सम्बन्धि अन्य कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राख्न सकिने छ।
- ७ एक व्यक्ति वा फर्मको नाममा खरिद गरिएको बोलपत्र फाराम अर्को व्यक्ति वा फर्मको नाममा दाखिला गर्न पाइने छैन।
- ८ यो सूचनामा नपरेको विषयहरुमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुने छ।